

भावनाहरू र विचारहरूका विषयमा बातचित गर्नको निम्ति कविताले सृजनात्मक शब्दहरूको प्रयोग गर्दछ । यसलाई पङ्क्तिहरूमा लेखिन्छ र प्राय यसमा विशेष प्रकारको ध्वनिको ढाँचा हुन्छ जसलाई लय वा अनुप्रास (पद्य) भनिन्छ । सङ्गीतमा ड्रम वा ढोलको ताल भएझैं, लयचाहिँ कविताको ताल हो । पद्य भनेका ती शब्दहरू हुन् जसका उस्तै ध्वनि वा उच्चारण हुन्छन् । यस सत्रमा, तपाईंले लय र पद्यको विषयमा अन्वेषण गर्नुहुनेछ, र तपाईंको आफ्नै कविता रचनुहुनेछ ।

समुहले पाठ २ मा नै कविताको विषयमा अध्ययन गरिसकेको हुनसक्छ । यदि छैन भने, ती क्रियाकलापहरू पनि गर्ने प्रयास गर्नुहोस् ।



१. तिन जनाको समुहमा वा जोडी-जोडी भएर कार्य गर्नुहोस् । तपाईंको रिडिङ्ग च्याम्पियन (पठन शिर्षकधारक) ले एउटा शब्दको चयन गर्नुहुनेछ । यस शब्दको ध्वनिसँग मिल्ने पद्य शब्दहरूको सुची बनाउनको निम्ति तपाईंसँग ३० सेकेन्ड रहनेछ । धेरैभन्दा धेरै पद्य शब्दहरूको सुची बनाउने समुह विजयी हुनेछ !

पद्य भनेका ती शब्दहरू हुन् जसका उस्तै ध्वनि वा उच्चारण हुन्छन् ।



२. पुस्तकालयबाट एउटा कविता छान्नुहोस् । गोलो आकार गरेर बस्नुहोस् र हरेकले पालैपालो गरी कविताबाट एक-एक हरफ पढ्नुहोस् वा भन्नुहोस् । आफ्नो पङ्क्ति पढ्नुहोस् वा भन्नुहोस् र त्यसपछि त्यो पुस्तक अर्को व्यक्तिलाई दिनुहोस् ।

यदि तपाईंसँग कविताको पुस्तक छैन भने, सबैलाई आउने एउटा कवितालाई प्रयोग गर्नुहोस् ।



समुहलाई प्रारम्भ गर्न सहायता गर्नको निम्ति पहिलो पङ्क्तिलाई तपाईं आफैले नै पढ्न सक्नुहुन्छ ।



३. गोलो घेरा बनाएर बस्नुहोस् पुनः हरेकले पालैपालो गरी कविताबाट एक-एक हरफ पढ्नुहोस् । सबै हरफहरू पढिसकेपछि, एकसाथ लय वा तालसँगसँगै ताली बजाउनुहोस् । त्यस लय वा तालमा तपाईंले सुनेको ढाँचाबारे छलफल गर्नुहोस् ।

लय के हो भन्ने कुरा समुहमा सबै जनालाई थाहा होस् भन्ने कुरा सुनिश्चित गर्नुहोस् । सङ्गीतमा ड्रम वा ढोलको ताल भएझैं, लय चाहिँ कविताको ताल हो ।



४. समुहमा तालीको प्रयोग गरी छोटो आफ्नै ढाँचा तयार गर्नुहोस् । कुनै एउटा विषयमाथि सबैजना सहमत हुनुहोस् (उदाहरणको लागि, तपाईंको विद्यालय, मौसम, वा तपाईंको मनपर्ने जनावर) र त्यो ढाँचालाई सुहाउँदो एउटा पङ्क्ति तयार गर्नुहोस् । एउटा कविता बनाउनको निम्ति हरेकले आ-आफ्नो पङ्क्तिलाई पालैपालो भन्नुहोस् । सम्भव भएमा, पुस्तकालयमा राख्नको निम्ति तपाईंको कविताको एक प्रति तयार गर्नुहोस् ।

अझ अतिरिक्त चुनौतिको निम्ति, तपाईंले समुहलाई कविता पद्यमा लेख्नको निम्ति आग्रह गर्न सक्नुहुन्छ ।

